



खानामा पाइने पोषणहरू



नेपाल सरकार
शिक्षा मन्त्रालय
पाठ्यक्रम विकास केन्द्र



खानामा पाइने

पोषणहरू

नताशा भिजकारा

यो किताब
पुस्तकालय प्रयोजनका लागि हो ।
विक्री गर्ने पाइने छैन ।

नेपाल सरकार
शिक्षा मन्त्रालय
पाठ्यक्रम विकास केन्द्र
सानोठिमी, भक्तपुर

प्रकाशक : नेपाल सरकार
शिक्षा मन्त्रालय
पाठ्यक्रम विकास केन्द्र
सानोठिमी, भक्तपुर

© प्रकाशकमा

परिमार्जित संस्करण : २०७३

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) को सहयोगमा यो सन्दर्भ सामग्री प्रकाशन भएको हो । यसमा समाविष्ट सामग्रीको जिम्मेवारी प्रकाशकमा निहित छ । यसमा रहेका सामग्रीले युएसएआइडी र अमेरिकी सरकारको अवधारणालाई प्रतिनिधित्व गर्दैनन् ।

हाम्रो भनाइ

बाल बालिकाको पठन सिप बढाउन, मनोरञ्जन प्रदान गर्न, मानसिक र बौद्धिक विकासका लागि सिकाइ सम्बद्ध सन्दर्भ सामग्रीहरूको महत्त्वपूर्ण भूमिका हुन्छ । सन्दर्भ सामग्रीले बाल बालिकालाई अध्ययनशील बनाउनका साथै पढाइ सिप विकास गरी पाठ्य पुस्तकमा भएका विषय वस्तु ग्रहण गर्नसमेत मदत गर्छ ।

पाठ्यक्रम विकास केन्द्रद्वारा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम कार्यान्वयन गर्ने क्रममा सेम द चिल्डेनले तथार गरेको यो सन्दर्भ सामग्रीलाई अद्यावधिक गरी युएसएआइडीको आर्थिक सहयोगमा प्रकाशनमा ल्याइएको हो । प्रस्तुत सन्दर्भ सामग्री कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूका लागि उपयोगी हुने गरी विकास गरिएको छ तापनि आवश्यकतानुसार जुनसुकै कक्षामा पनि प्रयोग गर्न सकिने छ ।

प्रस्तुत सामग्री शिक्षकहरूले सबै बाल बालिकाहरूलाई पढने मौका दिई आपसमा छलफलसमेत गराई उनीहरूको पठन सिप विकासमा सहयोग गर्नुहोने छ भन्ने अपेक्षा गरिएको छ । अन्त्यमा यस सामग्रीका सम्बन्धमा प्राप्त हुने सुभाव एवम् प्रतिक्रियाका लागि पाठ्यक्रम विकास केन्द्र सदैव स्वागत गर्दछ ।

विषय सूची

पोषण भनेको के हो ?	६
कार्बोहाइड्रेट	७
प्रोटीन	८
चिल्लो पदार्थ/फ्याट	१०
भिटामिन	१२
खनिज पदार्थ	१४
पानी	१६
शब्द अर्थ	१८

हाम्रा बुबाआमाले किन सधैं हामीलाई तरकारी
खुवाउने प्रयास गर्नुहुन्छ ? अनि किन उहाँहरू
दुधले हामीलाई बढ्न मदत गर्दछ भनिरहनुहुन्छ ?
हामी किन दिनहुँ मिठाइ खान सक्दैनाँ ?



पोषण भनेको के हो ?

माथि सोधिएका प्रश्नको जवाफ पोषण भनिने तत्त्वहरूमा रहन्छ । पोषण भनेको हामीले खानाबाट पाउने त्यस्तो कुरा जसले हामीलाई बढ्न र जीवन रहन सघाउँछ । हामी सबैले दिनहुँ खानुपर्ने ६ ओटा पोषण तत्त्वहरू छन् ।




कार्बोहाइड्रेट

कार्बोहाइड्रेटले हामीलाई ऊर्जा प्रदान गर्दछ ।
यो रोटी, अन्न, पास्ता, भातमा पाउन सकिन्छ ।
फलफुल र तरकारीहरूमा पनि कार्बोहाइड्रेट
रहेको हुन्छ ।



प्रोटिन

प्रोटिन हाम्रा कोषहरूको आधारभूत निर्माण सामग्री हो । कोषहरू शरीरका सबैभन्दा साना भाग हुन् । बिग्रिएका मांसपेशी र अरू तन्तुहरूलाई आरोग्य राख्न शरीरलाई प्रोटिन आवश्यक पर्दछ ।



प्रोटीन मासु, माघा, कुखुरा, दुध र अण्डामा
पाउन सकिन्छ । यो गेडागुडी, दाल, सुख्खा
केराउमा पनि पाउन सकिन्छ ।



चिल्लो पदार्थ/फ्याट

चिल्लो पदार्थले पनि शरीरमा शक्तिको आपूर्ति गर्दछ । चिल्लाले अरु पोषक तत्त्वहरूलाई तिम्रो शरीरका विभिन्न भागमा पुऱ्याउन मदत गर्दछ । ऊर्जा प्राप्त गर्ने प्रयोग नभएका चिल्लो र कार्बोहाइड्रेट हाम्रो शरीरमा पछि प्रयोग गर्नका लागि बोसोका रूपमा सङ्ग्रहित हुन्छन् ।



मासुमा चिल्लो रहेको हुन्छ । दुध, चिज, नौनी र आइसक्रिम जस्ता दुर्घ उत्पादनहरूमा पनि फ्याट रहेको हुन्छ । यसै गरी वनस्पति धिउ, तेलमा पनि फ्याट पाइन्छ ।



भिटामिन

भिटामिनले शरीरका विभिन्न अड्गहरूलाई उचित ढड्गले काम गर्न मदत गर्दछ । उदाहरणका लागि भिटामिन एले आँखा, छाला र दाँतलाई स्वस्थ राख्दछ । भिटामिन बिले ऊर्जा दिन्छ ।



गाजरमा भिटामिन ए पाइन्छ ।

खैरो चामलमा भिटामिन बी
प्रशस्त पाइन्छ ।



भिटामिन सिले स्कर्वी जस्तो रगतको समस्यालाई
रोकथाम गर्दछ । भिटामिन डिले हाडहरूलाई
दरो बनाउँदछ । अरु धेरै भिटामिनहरू हुन्छन् र
यी सबै फलफुल, सागसब्जी र नटुक्रिएका अन्न
र गेडागुडीमा पाइन्छन् ।



कागती र अरु फलफुलमा
भिटामिन सि प्रशस्त पाइन्छ ।

सालमोन जस्ता माछाहरू
भिटामिन डिको राम्रो
स्रोत हुन् ।




खनिज पदार्थ

खनिज पदार्थ जमिनमा पाउन सकिन्छ तर सानो
मात्रामा खानेकुरामा पनि पाउन सकिन्छ ।
भिटामिनले जस्तै यिनीहरूले पनि शरीरका
अड्गहरूलाई राम्ररी काम गर्न मदत पुऱ्याउँछन् ।



क्यालिसयमले तिम्रा हाडहरूलाई बलिया
बनाउँछन् । आइरनले शरीरलाई स्वस्थ राख्दछ ।
पोटासियमले तिम्रो मुटु, मिर्गौला र अरू
अड्गहरूलाई स्वस्थ राख्दछ ।

यी र अरू धेरै खनिजहरू दुध, माघामासु एवम्
जौ, मकै र खैरो चामल जस्ता अन्नहरूमा पाउन
सकिन्छ ।



पानी

हो, पानी एउटा पोषक तत्त्व हो र एक निकै महत्त्वपूर्ण तत्त्व हो । पानीले हाम्रो रगतलाई राम्ररी प्रवाह हुन मदत गर्दछ । यसले शरीर अत्यन्त तातो हुँदा चिस्याउन मदत गर्दछ । एक दिनमा आठ ग्लास पानी पिऊ । पानी फलफुलको रस, दुध र सुन्तला र खर्बुजा जस्ता रसिला फलहरूमा पनि पाउन सकिन्छ ।



यी सबै पोषक तत्त्वहरू भएका खानेकुराहरू खाऊ र पिऊ अनि तिमी स्वस्थ हुने छौं ।

याद गर, यदि तिमी बाल बालिकाका रूपमा खेल्न कुदून मन पराउँछौं भने पानी पिऊ अनि तरकारी र फलफुल खाऊ ताकि तिनका पोषक तत्त्वहरूले तिम्रा लागि काम गरून् ।



शब्द अर्थ

- | | |
|---------------|---|
| मात्रा | - कुनै पनि कुराको कति जति वा
कति ओटा |
| कोष | - सजीव वस्तुको सबैभन्दा सानो
भाग |
| अङ्ग | - शरीरको भाग |
| आरोग्य राख्नु | - कुनै विग्रिएको कुरालाई फेरि
काम गर्ने बनाउनु |
| तन्तु | - तिम्रो शरीरका कोषहरूको एउटा
समूह |
| प्रवाह गर्नु | - केही कुरालाई अर्को ठाउँमा
पुऱ्याउनु |



पाठकका निम्ति प्रश्नहरू

१. आफूभन्दा साना भाइ बहिनीलाई पोषण भनेको के हो बुझाउनु पर्यो भने तिमी के भन्दौ ?
२. प्रत्येक दिन हाम्रो शरीरले प्राप्त गरेको सुनिश्चित गर्नुपर्ने ६ ओटा पोषक तत्त्वहरू के के हुन् ?
३. तिमी आफूलाई चाहिने कार्बोहाइड्रेट कहाँबाट प्राप्त गर्दौ ?
४. कस्ता प्रकारका खानेकुराले तिमीलाई प्रोटीन प्रदान गर्दछन् ?
५. तिमीलाई आवश्यक भिटामिन र खनिज पदार्थहरू प्राप्त गर्न तिमीले के खानुपर्दछ ?
६. यदि हामीले आफ्नो शरीरमा पर्याप्त पोषणहरू प्राप्त गरेनाँ भने के हुन सक्छ भन्ने लाग्दछ ?

